



## धरान उप-महानगरपालिका कार्यालय

(बिद्युत तथा अन्य सामग्रीहरू, छपाई तथा स्टेसनरी आपूर्ति सम्बन्धी

सिलबन्दी दरभाउपत्र तथा बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७३/०४/२६)

प्रस्तुत सन्दर्भमा आ.व. २०७३/०७४ का लागि आवश्यक पर्ने र बिद्युत् तथा अन्य सामग्रीहरू, छपाई, स्टेसनरी सम्बन्धी सिलबन्दी दरभाउ-पत्र/बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकोले उक्त सामान आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त व्यक्ति, फर्म, विक्रेता, सप्लायर्सहरूले देहायका शर्तहरूको अधीनमा रही रीत पूर्वकको तपसिलमा उल्लेख भए बमोजिमको ठेक्का नं. १ देखि ३ नं. का लागि छुट्टाछुट्टै सिलबन्दी दरभाउपत्र/बोलपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।

### शर्तहरू:

१. सिलबन्दी दरभाउपत्र फारामका लागि रु. ३००।—(तीन सय) तथा सिलबन्दी बोलपत्र फाराम को रु. १०००।—(एक हजार) मात्र फिर्ता नहुने गरी मिति २०७३।०४।२६ गतेको राष्ट्रिय दैनिक **ब्लाष्ट टाइम्स** पत्रिकामा प्रकाशित सूचना बमोजिम प्राप्त गर्न सकिनेछ।
२. योग्य सिलबन्दी दरभाउपत्रदाता/बोलपत्रदाताहरूले यस सम्बन्धी थप जानकारीको लागि वा सिलबन्दी/बोलपत्रदाता सम्बन्धी कागजातहरू हेर्न (अध्ययन गर्न) चाहेमा, यस कार्यालयको निम्न ठेगानामा सम्पर्क राख्न सक्नेछन्:  
(धरान उपमहानगरपालिका कार्यालय, धरान-१२, भण्डार तथा खरिद उपशाखा, ०२५-५२०४०७, ५२०६३६),  
email: [info@dhara.gov.np](mailto:info@dhara.gov.np), <http://www.dhara.gov.np>
३. योग्य सिलबन्दी दरभाउपत्र/बोलपत्र सम्बन्धी कागजातहरू धरान उपमहानगरपालिका कार्यालय धरान १२, श्री इलाका प्रशासन कार्यालय धरान १३, बाट लिखित निवेदन पेश गरी प्राप्त गर्न सक्नेछन्।
४. सिलबन्दी दरभाउपत्र/बोलपत्र फारामका साथ फर्मको कम्पनी दर्ताको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता, स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र, व्यवसाय प्रमाणपत्रको प्रतिलिपी सहित आ.व. २०७१।०७२ सम्मको कर चुक्ता गरेको प्रमाणका कागजातहरू संलग्न राखी तल उल्लिखित मिति र समयभित्र यस कार्यालयमा पेश गर्नु पर्नेछ।
५. सिलबन्दी दरभाउपत्र/बोलपत्र दाताहरूले खरिद कारबाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारबाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा आफूले सजाय नपाएको भनी लिखित रूपमा गरेको घोषणापत्र अनिवार्य पेश गर्नु पर्नेछ।
६. सिलबन्दी दरभाउ/बोलपत्रदाता आफूले कबोल गरेको कूल अंकको २.५% ले हुन आउने रकम राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय धरानमा धरौटी खाता नं. २१६०३०३००३०० मा जम्मा कर्ता र प्रयोजन स्पष्ट खुलाई जम्मा गरेको बैंक भौचरको अर्धकट्टि सकलै भौचर वा यस कार्यालयको नाममा मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी भएको दरभाउपत्रको हकमा घटीमा ७५ दिन र बोलपत्रको हकमा घटीमा १२० दिन अवधिको बिडबण्ड संलग्न राख्नु पर्नेछ।
७. सिलबन्दी दरभाउपत्र/बोलपत्र फारामको परिमाण सूचनामा दररेट लेख्दा उल्लिखित स्पेसिफिकेसन बमोजिमका मालसामानहरू नै उपलब्ध गराउने गरी आफूले कबोल गरेको दररेट र जम्मा रकम (भ्याट बाहेक) अङ्क र अक्षरमा प्रस्ट लेख्नु पर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ।
८. सिलबन्दी खामको बाहिरी भागमा कुन कार्यको दरभाउपत्र/बोलपत्र पेश गरेको हो, र सोको ठेक्का नं. स्पष्ट रूपमा लेखिएको हुनु पर्नेछ। अस्पष्ट वा केरमेट भएको पाइएमा मान्यता दिइने छैन।
९. सिलबन्दी दरभाउपत्र/बोलपत्र पेश गर्ने र खोलिने दिन सार्वजनिक बिदा परेमा उक्त कार्यहरू क्रमशः सो को भोलिपल्ट सोही समयमा हुनेछ।
१०. सरकारी कार्यालयको प्रतिनिधिहरू र सम्बन्धित दरभाउपत्र/बोलपत्रकादाताहरूको आधिकारिक प्रतिनिधिहरू रोहबरमा दर्ता भएका दरभाउपत्र/बोलपत्रहरू खोलिनेछ। दरभाउपत्र/बोलपत्रकादाताहरूको आधिकारिक प्रतिनिधिहरू अनुपस्थित भएमा दरभाउपत्र/बोलपत्र खोल्नमा बाधा पर्नेछैन।
११. दरभाउपत्र/बोलपत्र स्वीकृत गर्ने, नगर्ने वा आंशिक स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ।
१२. विस्तृत जानकारीका लागि यस कार्यालयको भण्डार तथा सम्पत्ति व्यवस्थापन उपशाखामा सम्पर्क गरी बुझ्न सकिनेछ।

सिलबन्दी दरभाउपत्र/बोलपत्र फारामको प्रकार, किसिम, फाराम दस्तुर, लागत अनुमान, दरभाउपत्र/बोलपत्र जमानत रकम, पेश गर्ने मिति समय लगायत खोलिने मिति, समय र स्थान निम्न अनुसार हुनेछ।

ठेक्का नं.	विवरण	किसिम	फाराम दस्तुर	लागत अनुमान (मू.अ.कर बाहेक)	सिलबन्दी दरभाउपत्र/बोलपत्र जमानत रकम	बोलपत्र/दरभाउपत्र खरिद गर्ने अन्तिम मिति	पेश गर्ने अन्तिम मिति र समय	खोलिने मिति/समय र स्थान
NCB/GOODS/01/2073/074	बिद्युत तथा अन्य सामग्रीहरू	बोलपत्र	१०००।-	३८,५७,४६०।-	९७०००।००	२०७३/०५/२३ कार्यालय समयसम्म	२०७३/०५/२४ गते १२ बजे सम्म	२०७३/०५/२४ गते दिनको २ बजे धरान उपमहानगरपालिका कार्यालय
NCB/GOODS/02/2073/074	छपाई सामग्रीहरू	बोलपत्र	१०००।-	१०,५०,०००।-	३३०००।००	२०७३/०५/२३ कार्यालय समयसम्म	२०७३/०५/२४ गते १२ बजे सम्म	२०७३/०५/२४ गते दिनको २ बजे धरान उपमहानगरपालिका कार्यालय
NCB/GOODS/03/2073/074	स्टेसनरी सामग्रीहरू	दरभाउ	३००।-	७,२७,९४५।-	२३०००।००	२०७३/०५/८ कार्यालय समयसम्म	२०७३/५/०९ गते १२ बजे सम्म	२०७३/५/०९ गते दिनको २ बजे धरान उपमहानगरपालिका कार्यालय